

नेपाल सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,
सिंहदरबार

स्टेशनरी तथा अन्य आवश्यक सामान आपूर्ति गर्ने सम्बन्धी
बोलपत्र आव्हानको सूचना
ठेक्का नं . 01/2077/78

प्रथम पटक प्रकाशित मिति : 2077/07/20

- 1_ यस मन्त्रालयको लागि आ.व. 2077/78 मा स्टेशनरी तथा अन्य आवश्यक सामान बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएकोले योग्य, इच्छुक फर्म, संस्थाहरुबाट निम्न शर्तका अधिनमा रही बोलपत्र आव्हान गरिएको छ ।
- 2_ बोलपत्रदाताले ग्राह्यता (Eligibility) को आधारमा तथा त्यस्तो आधार प्रमाणित गर्दा बोलपत्रदाताले बोलपत्रसाथ देहायका कागजातहरु पेश गर्नुपर्नेछ ।
 - फर्म, संस्था वा कम्पनीदर्ताको प्रमाणपत्रको प्रतिलिपी
 - व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपी
 - मु.अ.करदर्ता प्रमाणपत्र र आयकर दर्ता (PAN) प्रमाणपत्रको प्रतिलिपी
 - आ.व. 076/77 सम्मको सम्बन्धित निकायबाट प्राप्त कर चुक्ता गरेको प्रमाणको प्रतिलिपी वा आय विवरण पेश गरेको प्रमाणित कागजात वा आय विवरण पेश गर्न म्याद थप भएको निस्सा वा प्रमाणको प्रतिलिपी
 - बोलपत्रदाताले खरिद कारबाहीमा भाग लिन अयोग्य नभएको, प्रस्तावित खरिद कारबाहीमा आफ्नो स्वार्थ नबाझिएको र सम्बन्धित पेशा वा व्यवसाय सम्बन्धी कसुरमा आफूले सजाय नपाएको भनी लिखित रुपमा गरेको घोषणाको सक्कल प्रति
- 3_ बोलपत्र फारम प्रत्येकको रु. 3,000/- (फिर्ता नहुने गरी) यस कार्यालयबाट यो सूचना प्रथमपटक प्रकाशित भएको मितिले 30 औं दिन (मिति 2077/08/19) सम्म एभरेष्ट बैंक लिमिटेड, सिंहदरबार शाखामा यस मन्त्रालय कोड नं. 337003501 खाता नं. 00100106200002 राजश्व शीर्षक नं. 14229 मा दाखिला गरी कार्यालय समय भित्र खरिद गरी 31 औं दिन (मिति 2077/08/20 गते) 12 बजेभित्र सिलबन्दी गरी यस कार्यालयमा दाखिला गरिसक्नुपर्नेछ ।
- 4_ बोलपत्रमा आइटमवाइज दर रेट अंक र अक्षर दुवैतिर लेखिएको हुनुपर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइने छ । केरमेट गरेको ठाउँमा बोलपत्रदाताले दस्तखत गरेको र छाप लागेको हुनुपर्नेछ ।
- 5_ बोलपत्रको मान्य अवधि दाखिला गर्ने अन्तिम मिति 2077/08/20 बाट 90 दिनको हुनेछ । बोलपत्रसाथ रु. 71,000/- को बोलपत्रको मान्य अवधिभन्दा कम्तीमा 30 दिन बढी अवधिको मान्यता प्राप्त "क" वर्गको वाणिज्य बैंकले यस कार्यालयको नाममा जारी गरेको शर्त रहित बैंक ग्यारेण्टीको सक्कल प्रति पेश गर्नुपर्नेछ । नगद जमानतका लागि यस मन्त्रालयको नामबाट कोष तथा लेखा नियन्त्रक कार्यालय काठमाडौं भुक्तानी नं 4 को नाममा एभरेष्ट बैंक लिमिटेडको सिंहदरबारस्थित धरौटी खाता नं 00100105201268 मा जम्मा गरेको सक्कल भौचर पेश गर्नुपर्नेछ ।

- 6_ पेश हुन आएका बोलपत्र दाखिला गर्ने अन्तिम दिन (मिति 2077।08।20) 14:00 बजे बोलपत्रदाता वा निजको प्रतिनिधीको रोहवरमा खोलिने छ । बोलपत्रदाता वा निजको प्रतिनिधी उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।
- 7_ एक संस्था/फर्मको नाममा खरिद गरिएको बोलपत्र फारम अर्को संस्था/फर्मको नामबाट दाखिला गर्न पाइने छैन ।
- 8_ बोलपत्रमा उल्लेखित सामानको परिमाण आवश्यकता अनुसार थपघट भएमा पनि आपूर्तिकर्ताले स्वीकार गर्नुपर्नेछ ।
- 9_ सूचनाको दफा 2 बमोजिमका कागजातहरु नभएको, रित नपुगेको, म्याद नाघी प्राप्त भएको, कुनै शर्त राखेको, दस्तखत, छाप नभएको एवं स्पेशिफिकेशन बमोजिम नभएको बोलपत्र उपर कारबाही हुने छैन ।
- 10_ बोलपत्र दाखिला गर्नु अघि सोमा उल्लिखित शर्तहरु, परिमाण र अन्य कुराहरु राम्ररी अध्ययन, अवलोकन गरी बोलपत्र भरी पेश गर्न र बोलपत्रमा उल्लिखित कुनै कुरा स्पष्ट नभएमा यस मन्त्रालयमा कार्यालय समयभित्र सम्पर्क राख्न सकिने छ ।
- 11_ बोलपत्रदाताले कबुल गरेको दर परिवर्तन गर्ने सम्बन्धमा कुनै शर्त राख्न पाइने छैन । बोलपत्रदाताले संलग्न परिमाण मूल्य पत्र (Bill of Quantity) मा उल्लिखित प्रत्येक महलमा भर्नुपर्नेमा स्पष्ट रुपमा भर्नुपर्नेछ ।
- 12_ बोलपत्र खोल्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा सो लगत्तै कार्यालय खुलेको दिन उक्त कार्य सोही समयमा हुनेछ ।
- 13_ बोलपत्र स्वीकृत गर्ने वा नगर्ने वा सम्पूर्ण वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस मन्त्रालयमा सुरक्षित रहनेछ ।
- 14_ यो सूचनामा उल्लेख हुन छुट भएका विषयहरु सार्वजनिक खरिद ऐन, 2063 र सार्वजनिक खरिद नियमावली, 2064 (संशोधन सहित) अनुसार हुनेछ ।
- 15_ यो सूचना यस कार्यालयको वेवसाइट mopit.gov.np मा समेत हेर्न सकिनेछ ।